



नेपाल नेत्रज्योति संघ  
हिमालय आँखा अस्पताल  
घारीपाटन, पोखरा



शिलबन्दी बोलपत्र आवहानको सूचना  
सूचना प्रकाशित मिति : २०८३/०२/१९

यस अस्पतालको लागि आ.व. २०८३/०८४ मा आवश्यक पर्ने सामानहरु बोलपत्र माध्यमबाट खरिद गर्नुपर्ने भएकोले निम्न शर्तहरुको अधिनमा रहि शिलबन्दी बोलपत्र पेश गर्न सम्बन्धित सबैमा जानकारीको लागि निम्न उल्लेखित सूचना प्रकाशन भएकोमा शिलबन्दी बोलपत्र निम्न उल्लेखित शर्तहरुको अधिनमा रही पेश गर्नुहुन विस्तृत विवरण सहितको यो बोलपत्र फारम प्रदान गरिएको छ ।

अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा प्रकाशित सूचना

**शिलबन्दी बोलपत्र आवहानको सूचना**

प्रथम पटक प्रकाशित मिति : २०८३/०२/१९

नेपाल नेत्रज्योति संघ अर्न्तगत सञ्चालित हिमालय आँखा अस्पताल पोखराका लागि आ.व. २०८३/०८४ मा आवश्यक पर्ने तपशिल अनुसारको सामग्री तथा सेवा खरिद गर्नुपर्ने भएकोले ईच्छुक इजाजत प्राप्त आपूर्तिकर्ताहरुले शिलबन्दी बोलपत्र पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ ।

**तपशिल**

(१) कुराई	(९) मेडिकल सप्लाइज	(११) Contact Lens
(२) स्टेशनरी तथा मसलन्द सामग्री	(१०) IOL	(१२) Optical Box Cover
(३) सरसफाई सामग्री	(११) औषधीहरु	(१३) Order Glasses
(४) ल्याबमा सजपत हुने सामग्रीहरु	(१२) चश्माका शिशाहरु	(१४) सफाईकर्मा सेवा
(५) Spare Parts & Electronics	(१३) चश्मा फ्रेम/Sun Glasses/Reading Glasses	(१५) अन्य सहायक कर्मचारीहरुको सेवा

विस्तृत विवरण सहितको बोलपत्र फारम तोकिएको शुल्क (फिर्ता नहुने) तिरि अस्पताल प्रशासनबाट मिति २०८३/०३/०८ गते कार्यालय समय भित्र प्राप्त गर्न सकिनेछ । प्राप्त बोलपत्र फारम भरी फारममा उल्लेख भए बमोजिमका फर्म/कम्पनी सँग सम्बन्धित कागजातहरु संलग्न राखी मिति २०८३/०३/०९ गते दिनको १२:०० बजे सम्म अस्पताल प्रशासन शाखामा दर्ता गराई सक्नु पर्नेछ ।

दर्ता भएका बोलपत्रहरु मिति २०८३/०३/०९ गते तपशिलमा उल्लेखित सपयमा निवेदक वा निजको प्रतिनिधीहरुको उपस्थितिमा खोलिनेछ वा उपस्थिति नरहेमा पनि खोल्न बाधा पर्नेछैन ।

क.सं. १ देखि ५ सम्म	दिउसो ०१:००-०२:०० बजे	क.सं. ९ देखि १३	दिउसो ०४:००-०५:०० बजे
क.सं. ६, ७	दिउसो ०२:००-०३:०० बजे	क.सं. १४ देखि १६	दिउसो ०५:००-०६:०० बजे
क.सं. ८	दिउसो ०३:००-०४:०० बजे		

बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सर्वाधिकार अस्पतालमा निहित रहनेछ ।

थप जानकारीका लागि  
नेपाल नेत्रज्योति संघ  
**हिमालय आँखा अस्पताल**

पोखरा-१७, घारिपाटन, फोन नं. : ०६१-४५११६६, Email: heh@ntc.net.np

**शर्तहरु:**

- बोलपत्र सम्बन्धी सूचना प्रकाशित भएको मिति देखि २१ औं दिन मिति २०८३/०३/०८ गते कार्यालय समय सम्म हिमालय आँखा अस्पतालको लक्ष्मी सनराईज बैंक लिमिटेड, विरौटा शाखामा रहेको खाता नं. १३९११०००३९३ मा बोलपत्र दस्तुर वापतको देहायमा उल्लेखित रकम (फिर्ता नहुने) जम्मा गरीएको भौचर अस्पताल प्रशासन शाखामा बुझाई बोलपत्र फारम खरिद गर्न सकिनेछ ।
- बोलपत्र फारमका साथ नोटरी पब्लिकबाट प्रमाणीत निम्न कागजातहरु संलग्न राखी मिति २०८३/०३/०९ गते दिनको १२:०० बजे भित्र अस्पताल प्रशासनमा दर्ता गराई सक्नु पर्नेछ । तोकिएको म्याद भित्र रित पूर्वक प्राप्त भएका बोलपत्रहरु मिति २०८३/०३/०९ गते प्रकाशित सूचनामा तोकिए अनुसार समयमा बोलपत्रदाता

Himalaya Eye Hospital  
Gharipatan, Pokhara  
Nepal



नेपाल नेत्रज्योति संघ  
हिमालय आँखा अस्पताल  
घारीपाटन, पोखरा



वा निजको प्रतिनिधिको रोहवरमा अस्पतालमा खोलिनेछ। बोलपत्रदाता/प्रतिनिधि उपस्थित नभएमा पनि बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन।

**बोलपत्र फारम साथ संलग्न राख्नु पर्ने कागजातहरू :**

- ❖ फर्म/कम्पनी दर्ता प्रमाण पत्र (नविकरण सहित)
  - ❖ PAN/VAT दर्ता प्रमाणपत्र,
  - ❖ आ.व. २०८१/०८२ को कर चुक्ता प्रमाणपत्र,
  - ❖ पालिका दर्ता प्रमाण पत्र
  - ❖ कालो सूचिमा नपरेको तथा कुनै स्वार्थ नबाफिने स्व:घोषणा पत्र,
  - ❖ IOL र औषधीहरूको हकमा औषधी व्यवस्था विभाग दर्ता प्रमाण पत्र
  - ❖ आधिकारीक बिक्रेता रहेको प्रमाण पत्र
  - ❖ बोलपत्र फारम खरिद दस्तुर तिरेको भौचर
  - ❖ कुल मुल्यको २.५ प्रतिशतले हुन आउने बराबरको बैंक ग्यारेन्टी वा बैंक डिपोजिट भौचर
  - ❖ अन्य कम्पनी/फर्म सँग सम्बन्धित कागजातहरू
- (३) बोलपत्र फारम खरिद तथा दर्ता गर्ने अन्तिम दिन विदा पर्ने गणमा सो पछि कार्यालय खुलेको पहिलो दिनलाई अन्तिम दिन मानिनेछ। बोलपत्र पेश गर्दा खामको बाहिर यस अस्पतालको नाम सम्बोधन गरी ठेक्का नं. र बोलपत्रकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर खुलाई शिलवन्दी गरी पेश गर्नुपर्नेछ।
- (४) औषधी र IOL को हकमा अनिवार्य रुपमा उत्पादन गर्ने कम्पनीबाट जारी भएको आधिकारीक बिक्रेता साथै अनिवार्य रुपमा औषधी व्यवस्था विभागमा दर्ताको प्रमाण पत्र संलग्न राख्नु पर्नेछ। साथै WHO-GMP प्रमाणपत्र, COPP/PPP प्रमाणपत्र, मान्यता प्राप्त नेत्र विशेषज्ञ संस्थाहरूको सिफारिस तथा सम्बन्धित ISO गुणस्तर प्रमाणपत्रहरू प्राप्त भएका औषधि तथा IOL हरुलाई मूल्याङ्कनको क्रममा अतिरिक्त योग्यताको रुपमा विचार गरिनेछ।
- (५) Proprietary Items तथा Spare Parts को हकमा अनिवार्य रुपमा आधिकारीक बिक्रेताको प्रमाण पत्र सहित बोलपत्र पेश गर्नुपर्नेछ।
- (६) बोलपत्रदाताले आफुले कबोल गरेको प्रत्येक आइटमहरूको **मु.श. कर सहितको दर** रेटलाई अंक र अक्षर दुवैमा उल्लेख गर्नु पर्नेछ। अंक र अक्षरमा लेखेको दररेट फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ। साथै बोलपत्रको प्रत्येक पानामा बोलपत्रदाताको आधिकारीक हस्ताक्षर र छाप लगाएको हुनुपर्नेछ।
- (७) बोलपत्रदाताले दररेट उल्लेख गर्दा केरमेट गरेको ठाँउमा र प्रत्येक पानामा सहिछाप नभएको, दरभाउपत्र फारम भरी फोटोकपी गरी पेश गरेको, यस अस्पतालबाट विक्रि नभएको, एक व्यक्ति वा फर्म/कम्पनीको नाँउमा विक्रि भएको बोलपत्र फारम अर्को फर्म/कम्पनीको तर्फबाट पेश गरेको वा आफ्नो तर्फबाट कुनै शर्त राखी पेश गरेको बोलपत्रलाई मान्यता दिइने छैन।
- (८) आवश्यक सामानहरूको विवरण यसै साथ संलग्न गरिएको छ। बोलपत्र साथ मेडिकल सप्लाईज, चश्मा शिशा/फ्रेम, सरसफाई सामग्री, स्टेशनेरी, Optical Box Cover मा सामग्रीहरूको **sample समेत अनिवार्य उपलब्ध गराउनु पर्नेछ।**
- (९) प्रत्येक ठे. नं. को प्रत्येक आइटमहरू छुट्टा छुट्टै वा पुर्ण रुपमा स्विकृत गर्न सकिनेछ। बोलपत्र फारममा उल्लेख भए अनुसार उपलब्ध गराउने सामानको स्पष्ट रुपमा ब्रान्ड र इकाई उल्लेख गर्नुपर्नेछ।

Himalaya Eye Hospital  
Gharipatan, Pokhara  
Nepal  
Estd: 1993



नेपाल नेत्रज्योति संघ  
हिमालय आँखा अस्पताल  
घारीपाटन, पोखरा



- (१०) सफाईकर्मी कर्मचारीहरुको हकमा नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिकमा नघट्ने गरी तथा सहायक कर्मचारीहरुको हकमा अस्पतालले तोकेको दररेटमा नघट्ने गरी बोलपत्र पेश गर्नुपर्नेछ। प्रस्तावित दररेट एउटै भएमा कार्य अनुभव तथा कारोबार रकमलाई प्राथमिकता दिईनेछ।
- (११) स्विकृत बोलपत्रकारताले सामाग्री यस अस्पतालसम्म ढुवानीको खर्च स्वयले नै व्यहोर्नु पर्नेछ र आ. व. २०८२/०८३ भर नै स्विकृत दररेटमा सामाग्री उपलब्ध गराउनु पर्नेछ। मुल्य वृद्धी गरी सामान पठाएमा अस्विकृत हुने र धरौटी रकमबाट कट्टा गरीनेछ साथै black list मा समेत राखिनेछ।
- (१२) बोलपत्रको मान्य अवधि बोलपत्र खोलिएको दिन देखी कम्तीमा दुई महिनाको हुनेछ। बोलपत्रकर्ताको बोलपत्र आंशिक वा पुर्ण स्विकृत भएमा मान्य अवधि भित्र स्विकृत रकमको २.५% बराबर हुन आउने रकम बराबरको कम्तीमा एक वर्ष अवधि भएको बैंक ग्यारेन्टी वा नगद शर्त नं. १ मा उल्लेखित अनुसारको अस्पतालको खातामा जम्मा गरी सोको सककल प्रति पत्र वा भौचर प्राप्त भए पश्चात खरिद/बिक्री सम्फौता गरिनेछ।
- (१३) कारण जनाई वा नजनाई बोलपत्र पुर्ण वा आंशिक रुपमा स्विकृत गर्ने वा नगर्ने सम्पुर्ण अधिकार अस्पतालमा निहित रहनेछ। यस सूचना, शर्तहरुमा कुनै विवाद उत्पन्न भएमा यस अस्पतालको निर्णय नै अन्तिम तथा मान्य निर्णय हुनेछ।
- (१४) अन्य जानकारीका लागि कार्यालय समय भित्र उल्लेखित फोन नम्बर वा ईमेल मार्फत सम्पर्क राख्न सकिनेछ। माथि उल्लेखित शर्तहरु बाहेक अन्य शर्तहरु नेपाल नेत्रज्योति संघ प्रशासनिक कार्य सञ्चालन नियमावली, २०८०, आर्थिक प्रशासन नियमावली-२०८० र प्रचलित कानून बमोजिम हुनेछन्।

तपशिल:

क्र.स	ठेक्का नं.	विवरण	बोलपत्र फारम खरिद दस्तुर
१	१/२०८३/०८४	छपाई	रु. १,०००/००
२	२/२०८३/०८४	स्टेशनरी तथा मसलन्द सामाग्री	रु. १,०००/००
३	३/२०८३/०८४	सरसफाई सामाग्री	रु. १,०००/००
४	४/२०८३/०८४	ल्याबमा खपत हुने सामाग्रीहरु	रु. ३,०००/००
५	५/२०८३/०८४	Spare Parts & Electronics	रु. १,०००/००
६	६/२०८३/०८४	मेडिकल सप्लाईज	रु. ३,०००/००
७	७/२०८३/०८४	Intra Ocular Lens (IOL)	रु. ३,०००/००
८	८/२०८३/०८४	औषधीहरु	रु. ३,०००/००
९	९/२०८३/०८४	चशमाका शिशाहरु	रु. ३,०००/००
१०	१०/२०८३/०८४	चशमा फ्रेम/Sun Glasses/Reading Glasses	रु. ३,०००/००
११	११/२०८३/०८४	Contact Lens	रु. ३,०००/००
१२	१२/२०८३/०८४	Optical Box Cover	रु. ३,०००/००
१३	१३/२०८३/०८४	Order Glasses (RX Power)	रु. ३,०००/००
१४	१४/२०८३/०८४	सफाईकर्मी सेवा	रु. १,०००/००
१५	१५/२०८३/०८४	अन्य सहायक कर्मचारीहरुको सेवा	रु. १,०००/००

Himalaya Aashra Hospital  
Gharipatan, Pokhara  
Nepal  
Estd: 1993



नेपाल नेत्रज्योति संघ  
हिमालय आँखा अस्पताल  
घारीपाटन, पोखरा



मिति : .....

श्री खरिद तथा गुणस्तर निर्धारण समिति ।  
हिमालय आँखा अस्पताल,  
घारीपाटन, पोखरा ।

विषय : बोलपत्रका फारमका शर्तहरू मञ्जुर रही शिलबन्दी बोलपत्र पेश गरेको बारे ।

महोदय,

बोलपत्र फारमसाथ संलग्न बोलपत्रका शर्तहरू पुर्णत पालना गर्न मञ्जुर भई नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पतालको ठेक्का नं. .... अनुसारको सामग्री/सेवा आ. व. २०८३/०८४ का लागि आपूर्ति गर्न निम्न कम्पनी/फर्मको तर्फबाट शिलबन्दी बोलपत्र पेश गरेको व्यहोरा अनुरोध छ ।

बोलपत्रदाताको फर्म/कम्पनीको नाम :

प्रोप्राइटर/प्रतिनिधीको नाम :

कम्पनी/फर्म रहेको ठेगाना :

कम्पनी/फर्मको फोन नं. :

निवेदकको नाम :

हस्ताक्षर :

कम्पनी/फर्मको छाप :

  
Himalaya Eye Hospital  
Gharipatan, Pokhara  
Nepal  
Estd: 1993



Nepal Netra Jyoti Sangh  
**Himalaya Eye Hospital**  
 Gharipatan, Pokhara-17



**Tender Rate List for Contact Lens**  
**For the Fiscal Year 2083/084**

**Required Qty. 2500 Pcs.**

S.N.	Items Name	Unit	Brand Name	Tender Rate per Unit with VAT	Rate in Words	Remarks
1	Low water content Contact Lens					
2	High water content Contact Lens					
3	Ultra violet Contact Lens					
4	X-Chrome Contact Lens					
5	Daily Contact Lens					
6	Weekly Contact Lens					
7	Monthly Contact Lens					
8	Scleral Contact Lens					
9	Natural Eyes Contact Lens					
10	Prosthetic lens DK, MD, It. Brn. Contact Lens					
11	Bandage Contact lens					
12	Cosmetic Contact Lens					
13	Ortho-K Contact Lens					
14	RGP Contact Lens					
15	Axis Totic Soft Contact Lens					
16	Disposale Contact Lens					
17						
18						
19						
20						

Note: Add extra sheet if required

*(Signature)*  
**Himalaya Eye Hospital**  
 Gharipatan, Pokhara  
 Nepal  
 Estd: 1993


Solution					Required Qty.: 500 Pcs.	
S.N.	Items Name	Unit	Brand Name	Tender Rate per Unit with VAT	Rate in Words	Remarks
1	Purecon Solution 120 ml	Bottle				
2	Purecon Solution 360 ml	Bottle				
3	Gp Fress Solution 120 ml	Bottle				
4	Horian Solution 120 ml	Bottle				
5	Horian Solution 360 ml	Bottle				
6	Renu Solution 355 ml	Bottle				
7	Renu Solution 120 ml	Bottle				
8	Bio True Solution 300 ml	Bottle				
9	Bio True Solution 120 ml	Bottle				
10	Saline For Scleral Lens	Bottle				
11						
12						

Bidder Firm/Company:

Authorized Signature:

Seal:

Date:



Note: Add extra sheet if required